

Rev

Chapter 14

Nepali Interlinear

Reference: Nepali ERV

1	Kaì	εἶδον,	καὶ	ἰδοῦ,	τὸ	Ἄρνιον	ἔστος	ἐπὶ	τὸ	ὄρος	Σιών,	καὶ
	अनि	देखें,	अनि	हेर,	त्यो	थुमा	खडा-भएको	माथि	त्यो	पहाड	सियोनमा,	अनि
	G2532	G3708	G2532	G3708	G3588	G0721	G2476	G1909	G3588	G3735	G4622	G2532
	μετ’	αὐτοῦ	ἑκατὸν	τεσσεράκοντα	τέσσαρες	χιλιάδες,	ἔχουσαι	τὸ	ὄνομα	αὐτοῦ,		
	सँग	उहाँको	एक-सय	चालीस	चारवटा	हजार,	भएका	त्यो	नाम	उहाँको,		
	G3326	G0846	G1540	G5062	G5064	G5505	G2192	G3588	G3686	G0846		
	καὶ	τὸ	ὄνομα	τοῦ	Πατρὸς	αὐτοῦ,	γεγραμμένον	ἐπὶ	τῶν	μετώπων	αὐτῶν.	
	अनि	त्यो	नाम	त्यो	पिताको	उहाँको,	लेखिएको	माथि	ती	निधारहरूमा	तिनीहरूको।	
	G2532	G3588	G3686	G3588	G3962	G0846	G1125	G1909	G3588	G3359	G0846	

त्यसपछि मैले हेरेँ, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। ऊ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरु थिए। तिनीहरु सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।

2	καὶ	ἤκουσα	φωνῆν	ἐκ	τοῦ	οὐρανοῦ,	ὡς	φωνῆν	ὑδάτων	πολλῶν,	καὶ	
	अनि	सुनेँ	आवाज	बाट	त्यो	स्वर्गबाट,	जस्तो	आवाज	पानीहरूको	धेरैको,	अनि	
	G2532	G0191	G5456	G1537	G3588	G3772	G5613	G5456	G5204	G4183	G2532	
	ὡς	φωνῆν	βροντῆς	μεγάλης.	καὶ	ἡ	φωνῆ	ἦν	ἤκουσα,	ὡς	κιθαρωδῶν	
	जस्तो	आवाज	ब्जुलीको	ठूलोको।	अनि	त्यो	आवाज	जुन	सुनेँ,	जस्तो	वीणावादकहरूको	
	G5613	G5456	G1027	G3173	G2532	G3588	G5456	G3739	G0191	G5613	G2790	
	κιθαριζόντων	ἐν	ταῖς	κιθάραις	αὐτῶν.							
	बजाइरहेको	ले	ती	वीणाहरूमा	तिनीहरूका।							
	G2789	G1722	G3588	G2788	G0846							

अनि मैले बाढी आएको आवाज अथवा ठूलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको सुनेँ। मैले सुनेको आवाज वीणा बजाउँदा मानिसहरुको आवाज जस्तै थियो।

3	καὶ	ᾄδουσιν	ᾠδὴν	καινήν	ἐνώπιον	τοῦ	θρόνου,	καὶ	ἐνώπιον	τῶν		
	अनि	गाउन्छन्	जस्तो	गीत	नयाँ	सामु	त्यो	सिंहासनको,	अनि	सामु	ती	
	G2532	G0103	G5613	G5603	G2537	G1799	G3588	G2362	G2532	G1799	G3588	
	τεσσάρων	ζώων,	καὶ	τῶν	πρεσβυτέρων.	καὶ	οὐδεις	ἐδύνατο	μαθεῖν	τὴν		
	चारवटा	प्राणीहरूको,	अनि	ती	प्राचीनहरूको।	अनि	कोहीले-पनि	सकेन	सिकन	त्यो		
	G5064	G2226	G2532	G3588	G4245	G2532	G3762	G1410	G3129	G3588		
	ᾠδὴν,	εἰ	μὴ	αἰ	ἑκατὸν	τεσσεράκοντα	τέσσαρες	χιλιάδες,	οἱ	ἠγορασμένοι		
	गीत,	बाहेक	न	ती	एक-सय	चालीस	चारवटा	हजार,	जो	किनिएका-थिए		
	G5603	G1487	G3361	G3588	G1540	G5062	G5064	G5505	G3588	G0059		
	ἀπὸ	τῆς	γῆς.									
	बाट	त्यो	पृथ्वीबाट।									
	G0575	G3588	G1093									

मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिकन सके, एक लाख चवालीस हजार थिए जसलाई पृथ्वीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिकन सकेनन्।

4	οὔτοί यीनीहरू	εἰσιν हुन्	οἱ जो	μετὰ सँग	γυναικῶν स्त्रीहरूसँग	οὐκ अशुद्ध-भएनन्	ἐμολύνθησαν; अपवित्र;	παρθένοι कुमारी-कुमार	γάρ किनकि	εἰσιν. हुन्।
	G3778	G1510	G3739	G3326	G1135	G3756	G3435	G3933	G1063	G1510
	οὔτοι यीनीहरू	οἱ ती	ἀκολουθοῦντες अनुसरण-गर्नेहरू	τῷ त्यो	Ἄρνίῳ थुमाको	ὄπου जहाँ-पनि	ἄν नै	ὑπάγη. जान्छ।	οὔτοι यीनीहरू	ἡγοράσθησαν किनिएका-थिए
	G3778	G3588	G0190	G3588	G0721	G3699	G0302	G5217	G3778	G0059
	ἀπό बाट	τῶν ती	ἀνθρώπων मानिसहरूबाट	ἀπαρχῆ पहिलो-फल	τῷ त्यो	Θεῷ, परमेश्वरको,	καὶ अनि	τῷ त्यो	Ἄρνίῳ: थुमाको:	
	G0575	G3588	G0444	G0536	G3588	G2316	G2532	G3588	G0721	

यी एक लाख चवालीस हजार मानिसहरू जसले स्त्रीहरूसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरूले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरूबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरू नै पहिलो मानिसहरू थिए।

5	καὶ अनि	ἐν मा	τῷ त्यो	στόματι मुखमा	αὐτῶν तिनीहरूको	οὐχ पाइएन	εὐρέθη पाइयो	ψεῦδος; झूट;	ἄμωμοί निर्दोष	εἰσιν छन्	{ἐνώπιον सामु
	G2532	G1722	G3588	G4750	G0846	G3756	G2147	G5579	G0299	G1510	G1799
	τοῦ त्यो	θρόνου सिंहासनको	τοῦ त्यो	Θεοῦ. परमेश्वरको।							
	G3588	G2362	G3588	G2316							

यी मानिसहरूले कहिल्यै झुट्टो बोलेनन्। तिनीहरू दोषरहित थिए।

6	Καὶ अनि	εἶδον देखें	ἄλλον अर्को	ἄγγελον स्वर्गदूत	πετόμενον उडिरहेको	ἐν मा	μεσουρανῆματι, आकाशको-बीचमा,	ἔχοντα भएको	εὐαγγέλιον सुसमाचार		
	G2532	G3708	G0243	G0032	G4072	G1722	G3321	G2192	G2098		
	αἰώνιον अनन्तको	εὐαγγελίαι सुनाउन	ἐπὶ माथि	τοὺς तीलाई	καθημένους बस्नेहरूलाई	ἐπὶ माथि	τῆς त्यो	γῆς, पृथ्वीका,	καὶ अनि	ἐπὶ माथि	πᾶν हरेक
	G0166	G2097	G1909	G3588	G2521	G1909	G3588	G1093	G2532	G1909	G3956
	ἔθνος, जाति,	καὶ अनि	φυλῆν, कुल,	καὶ अनि	γλώσσαν, भाषा,	καὶ अनि	λαόν; जनता;				
	G1484	G2532	G5443	G2532	G1100	G2532	G2992				

तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरू प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!

7	λέγων भन्दै	ἐν ले	φωνῆ आवाज	μεγάλῃ, ठूलोले,	Φοβήθητε डराओ	τὸν त्यो	Θεόν, परमेश्वरसँग,	καὶ अनि	δότε देओ	αὐτῷ उहाँलाई	δόξαν, महिमा,
	G3004	G1722	G5456	G3173	G5399	G3588	G2316	G2532	G1325	G0846	G1391
	ὅτι किनभने	ἦλθεν आयो	ἡ त्यो	ῥα समय	τῆς त्यो	κρίσεως न्यायको	αὐτοῦ; उहाँको;	καὶ अनि	προσκυνήσατε पूजा-गर	τῷ त्यो	ποιήσαντι बनाउनेलाई
	G3754	G2064	G3588	G5610	G3588	G2920	G0846	G2532	G4352	G3588	G4160
	τὸν त्यो	οὐρανόν, स्वर्ग,	καὶ अनि	τῆν त्यो	γῆν, पृथ्वी,	καὶ अनि	θάλασσαν, समुद्र,	καὶ अनि	πηγὰς पानीका-मूलहरूलाई।	ὑδάτων. पानीका।	
	G3588	G3772	G2532	G3588	G1093	G2532	G2281	G2532	G4077	G5204	

त्यो स्वर्गदूतले ठूलो आवाजमा भन्यो, “परमेश्वरको भय राख अनि उहाँको स्तुति गर। सबै मानिसहरूको न्याय गर्ने परमेश्वरको समय आएको छ। परमेश्वरको उपासना गर। जसले स्वर्ग, पृथ्वी, समुद्र अनि जल श्रोत सृष्टि गरे।”

8 Καὶ ἄλλος, ἄγγελος □ δεύτερος ἠκολούθησεν, λέγων, Ἔπεσεν, ἔπεσεν Βαβυλῶν
 अनि अर्को, स्वर्गदूत दोस्रो पछि-आयो, भन्दै, ढल्यो, ढल्यो बेबिलोन
[G2532](#) [G0243](#) [G0032](#) [G1208](#) [G0190](#) [G3004](#) [G4098](#) [G4098](#) [G0897](#)

ἡ μεγάλη; ἡ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς,
 त्यो ठूलो; जसले बाट त्यो मदिराको त्यो क्रोधको त्यो व्यभिचारको तिनको,
[G3588](#) [G3173](#) [G3739](#) [G1537](#) [G3588](#) [G3631](#) [G3588](#) [G2372](#) [G3588](#) [G4202](#) [G0846](#)

πεπότηκεν πάντα τὰ ἔθνη.
 पिलाएको-थियो सबै ती जातिहरूलाई।
[G4222](#) [G3956](#) [G3588](#) [G1484](#)

तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, "ऊ नष्ट भई। महान् नगर बेबिलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरूलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।"

9 Καὶ ἄλλος, ἄγγελος, τρίτος, ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ,
 अनि अर्को, स्वर्गदूत, तेस्रो, पछि-आयो तिनीहरूको, भन्दै ले आवाज ठूलोले,
[G2532](#) [G0243](#) [G0032](#) [G5154](#) [G0190](#) [G0846](#) [G3004](#) [G1722](#) [G5456](#) [G3173](#)

Εἰ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει
 यदि कोहीले पूजा-गर्छ त्यो पशुलाई अनि त्यो मूर्तिलाई त्यसको, अनि लिन्छ
[G1487](#) [G5100](#) [G4352](#) [G3588](#) [G2342](#) [G2532](#) [G3588](#) [G1504](#) [G0846](#) [G2532](#) [G2983](#)

χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
 छाप माथि त्यो निधारमा त्यसको, वा माथि त्यो हातमा त्यसको,
[G5480](#) [G1909](#) [G3588](#) [G3359](#) [G0846](#) [G2228](#) [G1909](#) [G3588](#) [G5495](#) [G0846](#)

तेस्रो स्वर्गदूतले पहिलो दुई स्वर्गदूतहरूको अनुसरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, "जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।"

10 καὶ αὐτὸς πῖεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ
 त्यसले-पनि उसले पिउनेछ बाट त्यो मदिरा त्यो क्रोधको त्यो परमेश्वरको, जुन
[G2532](#) [G0846](#) [G4095](#) [G1537](#) [G3588](#) [G3631](#) [G3588](#) [G2372](#) [G3588](#) [G2316](#) [G3588](#)

κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ; καὶ
 मिसाइएको खालिस मा त्यो पात्रोमा त्यो रिसको उहाँको; अनि
[G2767](#) [G0194](#) [G1722](#) [G3588](#) [G4221](#) [G3588](#) [G3709](#) [G0846](#) [G2532](#)

βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ, ἐνώπιον ἀγγέλων ἁγίων, καὶ ἐνώπιον
 यातना-पाउनेछ मा आगो अनि गन्धकमा, सामु स्वर्गदूतहरूको पवित्रको, अनि सामु
[G0928](#) [G1722](#) [G4442](#) [G2532](#) [G2303](#) [G1799](#) [G0032](#) [G0040](#) [G2532](#) [G1799](#)

τοῦ Ἄρνιου.
 त्यो थुमाको।
[G3588](#) [G0721](#)

त्यस मानिसले परमेश्वरको क्रोधको दाखरस पिउनेछ। परमेश्वरको प्यालामा कड़ा दाखरस हालिएको छ। त्यो मानिसले पवित्र स्वर्गदूतहरू अनि परमेश्वरको थुमाको अघि पोल्ने गन्धकद्वारा प्रचण्ड यातना पाउनुपर्छ।

- 11 καὶ ὁ καπνὸς τοῦ βασιανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει;
 अनि त्यो धुवाँ त्यो यातनाको तिनीहरूको मा युगौं-युग युगौंसम्म उठ्छ;
[G2532](#) [G3588](#) [G2586](#) [G3588](#) [G0929](#) [G0846](#) [G1519](#) [G0165](#) [G0165](#) [G0305](#)
- καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν, ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες
 अनि आराम-पाउँदैनन् पाउँछन् चैन, दिन अनि रात, ती पूजा-गर्नेहरू
[G2532](#) [G3756](#) [G2192](#) [G0372](#) [G2250](#) [G2532](#) [G3571](#) [G3588](#) [G4352](#)
- τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἷ τις λαμβάνει τὸ χάραγμα
 त्यो पशुलाई अनि त्यो मूर्तिलाई त्यसको, अनि यदि कोहीले लिन्छ त्यो छाप
[G3588](#) [G2342](#) [G2532](#) [G3588](#) [G1504](#) [G0846](#) [G2532](#) [G1487](#) [G5100](#) [G2983](#) [G3588](#) [G5480](#)
- τοῦ ὀνόματος αὐτοῦ.
 त्यो नामको त्यसको।
[G3588](#) [G3686](#) [G0846](#)

अनि तिनीहरूको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरू जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरूको निम्ति दिन रात आराम रहने छैन।”

- 12 ᾧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολάς τοῦ
 यहाँ त्यो धैर्य ती पवित्रजनहरूको छ, जो पालन-गर्नेहरू ती आज्ञाहरू त्यो
[G5602](#) [G3588](#) [G5281](#) [G3588](#) [G0040](#) [G1510](#) [G3588](#) [G5083](#) [G3588](#) [G1785](#) [G3588](#)
- Θεοῦ, καὶ τὴν πίστιν Ἰησοῦ.
 परमेश्वरका, अनि त्यो विश्वास येशूको।
[G2316](#) [G2532](#) [G3588](#) [G4102](#) [G2424](#)

यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।

- 13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ, λεγούσης Γράψον, Μακάριοι οἱ
 अनि सुनें आवाज बाट त्यो स्वर्गबाट, भन्दै लेख, धन्य ती
[G2532](#) [G0191](#) [G5456](#) [G1537](#) [G3588](#) [G3772](#) [G3004](#) [G1125](#) [G3107](#) [G3588](#)
- νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ’ ἄρτι. ναί, λέγει τὸ Πνεῦμα,
 मरेकाहरू जो मा प्रभुमा मर्नेहरू बाट अब। हो, भन्छ त्यो आत्मा,
[G3498](#) [G3588](#) [G1722](#) [G2962](#) [G0599](#) [G0575](#) [G0737](#) [G3483](#) [G3004](#) [G3588](#) [G4151](#)
- ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν; τὰ γὰρ ἔργα αὐτῶν
 ताकि आराम-पाउनेछन् बाट ती परिश्रमहरू तिनीहरूका; ती किनकि कार्यहरू तिनीहरूको
[G2443](#) [G0373](#) [G1537](#) [G3588](#) [G2873](#) [G0846](#) [G3588](#) [G1063](#) [G2041](#) [G0846](#)
- ἀκολουθεῖ μετ’ αὐτῶν.
 पछि-आउँछ सँग तिनीहरूको।
[G0190](#) [G3326](#) [G0846](#)

तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।” आत्मा भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”

- 14 Καὶ εἶδον, καὶ ἰδοὺ, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον
 अनि देखें, अनि हेर, बादल सेतो, अनि माथि त्यो बादलमा बसेको
[G2532](#) [G3708](#) [G2532](#) [G3708](#) [G3507](#) [G3022](#) [G2532](#) [G1909](#) [G3588](#) [G3507](#) [G2521](#)
- ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν,
 जस्तो मानवको-पुत्र मानिसको, भएको माथि त्यो शिरमा उहाँको मुकुट सुनको,
[G3664](#) [G5207](#) [G0444](#) [G2192](#) [G1909](#) [G3588](#) [G2776](#) [G0846](#) [G4735](#) [G5552](#)
- καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
 अनि मा त्यो हातमा उहाँको हँसिया तीखो।
[G2532](#) [G1722](#) [G3588](#) [G5495](#) [G0846](#) [G1407](#) [G3691](#)

मैले हेरेँ अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया।

- 15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλη
 अनि अर्को स्वर्गदूत निस्कियो बाट त्यो मन्दिरबाट, पुकाउँ ले आवाज ठूलोले
[G2532](#) [G0243](#) [G0032](#) [G1831](#) [G1537](#) [G3588](#) [G3485](#) [G2896](#) [G1722](#) [G5456](#) [G3173](#)
- τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ
 त्यो बादलमा-बसेकोलाई, माथि त्यो बादलको, पठाउ त्यो हँसिया तिम्रो अनि
[G3588](#) [G2521](#) [G1909](#) [G3588](#) [G3507](#) [G3992](#) [G3588](#) [G1407](#) [G4771](#) [G2532](#)
- θέρισον; ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς
 काट; किनभने आयो त्यो समय काट्नेको, किनभने पाक्यो त्यो बाली त्यो
[G2325](#) [G3754](#) [G2064](#) [G3588](#) [G5610](#) [G2325](#) [G3754](#) [G3583](#) [G3588](#) [G2326](#) [G3588](#)
- γῆς.
 पृथ्वीको।
[G1093](#)

तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।”

- 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης, τὸ δρέπανον αὐτοῦ ἐπὶ
 अनि चलायो त्यो बादलमा-बसेकोले माथि त्यो बादलको, त्यो हँसिया उहाँको माथि
[G2532](#) [G0906](#) [G3588](#) [G2521](#) [G1909](#) [G3588](#) [G3507](#) [G3588](#) [G1407](#) [G0846](#) [G1909](#)
- τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
 त्यो पृथ्वीमा, अनि काटियो त्यो पृथ्वी।
[G3588](#) [G1093](#) [G2532](#) [G2325](#) [G3588](#) [G1093](#)

यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।

- 17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων
 अनि अर्को स्वर्गदूत निस्कियो बाट त्यो मन्दिर त्यो मा त्यो स्वर्गको, भएको
[G2532](#) [G0243](#) [G0032](#) [G1831](#) [G1537](#) [G3588](#) [G3485](#) [G3588](#) [G1722](#) [G3588](#) [G3772](#) [G2192](#)
- καὶ αὐτὸς δρέπανον ὀξύ.
 नै उसले-पनि हँसिया तीखो।
[G2532](#) [G0846](#) [G1407](#) [G3691](#)

तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो।

- 18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θουσιαστηρίου, ὁ ἔχων ἐξουσίαν
 अनि अर्को स्वर्गदूत निस्कियो बाट त्यो वेदीबाट, जससँग भएको अधिकार
[G2532](#) [G0243](#) [G0032](#) [G1831](#) [G1537](#) [G3588](#) [G2379](#) [G3588](#) [G2192](#) [G1849](#)
- ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλη τῷ ἔχοντι τὸ δρέπανον
 माथि त्यो आगोको, अनि पुकार्यो आवाज ठूलोले त्यो भएकोलाई त्यो हँसिया
[G1909](#) [G3588](#) [G4442](#) [G2532](#) [G5455](#) [G5456](#) [G3173](#) [G3588](#) [G2192](#) [G3588](#) [G1407](#)
- τὸ ὄξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὄξύ, καὶ τρύγησον τοὺς
 त्यो तीखो, भन्दै, पठाउ तिम्रो त्यो हँसिया त्यो तीखो, अनि टिप ती
[G3588](#) [G3691](#) [G3004](#) [G3992](#) [G4771](#) [G3588](#) [G1407](#) [G3588](#) [G3691](#) [G2532](#) [G5166](#) [G3588](#)
- βότρυας τῆς ἀμπέλου τῆς γῆς; ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
 दाखहरू त्यो दाख-बारीको त्यो पृथ्वीको; किनभने पाके ती दाखहरू त्यसका।
[G1009](#) [G3588](#) [G0288](#) [G3588](#) [G1093](#) [G3754](#) [G0187](#) [G3588](#) [G4718](#) [G0846](#)

त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अङ्कुर घारीबाट अङ्कुरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्कुरहरू पाकेका छन्।”

- 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ
 अनि चलायो त्यो स्वर्गदूतले त्यो हँसिया उहाँको मा त्यो पृथ्वीमा, अनि
[G2532](#) [G0906](#) [G3588](#) [G0032](#) [G3588](#) [G1407](#) [G0846](#) [G1519](#) [G3588](#) [G1093](#) [G2532](#)
- ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ
 टिप्यो त्यो दाख-बारी त्यो पृथ्वीको, अनि हाल्यो मा त्यो कोलमा त्यो क्रोधको
[G5166](#) [G3588](#) [G0288](#) [G3588](#) [G1093](#) [G2532](#) [G0906](#) [G1519](#) [G3588](#) [G3025](#) [G3588](#) [G2372](#)
- τοῦ Θεοῦ τὸν μέγαν;
 त्यो परमेश्वरको त्यो ठूलो;
[G3588](#) [G2316](#) [G3588](#) [G3173](#)

| त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्कुरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए।

- 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς
 अनि कुल्चियो त्यो कोल बाहिर त्यो शहरको, अनि निस्कियो रगत बाट त्यो
[G2532](#) [G3961](#) [G3588](#) [G3025](#) [G1855](#) [G3588](#) [G4172](#) [G2532](#) [G1831](#) [G0129](#) [G1537](#) [G3588](#)
- ληνοῦ, ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
 कोलबाट, सम्म ती लगामहरू ती घोडाहरूको, बाट स्टेडिया एक-हजार छ-सयसम्म।
[G3025](#) [G0891](#) [G3588](#) [G5469](#) [G3588](#) [G2462](#) [G0575](#) [G4712](#) [G5507](#) [G1812](#)

| नगर बाहिर दाखदानीमा अङ्कुरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुई सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।